



## मण्डनदेउपुर नगरपालिका

स्थानीय राजपत्र

खण्ड- ६

मण्डनदेउपुर, असार ३१ गते, २०७९ साल

संख्या:४

भाग-१

मण्डनदेउपुर नगरपालिका,स्थानीय शिक्षा ऐन, २०७४ लाई (तेस्रो संशोधन) गर्न बनेको  
ऐन, २०७९

नगरसभाबाट पारित मिति: २०७९।३।१९

प्रमाणीकरण मिति २०७९।०३।२७

१.संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “मण्डनदेउपुर नगरपालिका स्थानीय शिक्षा ऐन, २०७४(तेस्रो संशोधन २०७९)” रहेको छ ।

२. “मण्डनदेउपुर नगरपालिका स्थानीय शिक्षा ऐन, २०७४(यसपछि मूल ऐन भनिएको)को दफा २को (थ) पछि देहाय बमोजिम (द) थप गर्ने:

(द) “स्थानीय शिक्षक सेवा आयोग” भन्नाले नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका रिक्त रहेका शिक्षक तथा कर्मचारी करार नियुक्तिका लागि सिफारिस गर्ने समिति सम्झनु पर्दछ ।

३. मूल ऐनको दफा ८ को उपदफा (१),(२),(३), (४) र (५), (८)को:

- (१) कुनै नेपाली नागरिकहरूको समुदायले सामुदायिक विद्यालय वा नेपाली नागरिकले शैक्षिक गुठीअन्तर्गत संस्थागत विद्यालय खोल्न चाहेमा तोकिएको विवरण खुलाई वडा समितिको सिफारिससहित नगरपालिका प्रमुखसमक्ष अनुमतिको लागि निवेदन दिनुपर्नेछ
- (२) उपदफा (१) बमोजिम निवेदन परेमा सो निवेदनउपर शिक्षा शाखाबाट आवश्यक जाँचबुझ गर्दा निर्धारित मापदण्ड पूरा भई विद्यालय खोल्न अनुमति दिन मनासिब देखिएमा शिक्षा समितिको सिफारिसमा नगरपालिका प्रमुखले अनुमति दिनेछ ।
- (३) यो दफा प्रारम्भ हुँदाका बखत कम्पनीको रूपमा सञ्चालनमा रहेका विद्यालयहरूले चाहेमा कम्पनी खारेज गरी शैक्षिक गुठीअन्तर्गत विद्यालय सञ्चालन गर्न नगरपालिका प्रमुखसमक्ष निवेदन दिन सक्नेछ ।
- (४) उपदफा (३) बमोजिम निवेदन परेमा शिक्षा शाखाले सो निवेदनउपर १५ दिन भित्र आवश्यक जाँचबुझ शिक्षा समितिमा रायसहित आवेदन पेस गर्नेछ र माग बमोजिम विद्यालय सञ्चालन गर्न शिक्षा समितिको सिफारिसमा नगरपालिका प्रमुखले पुनः अनुमति तथा स्वीकृति दिनेछ ।
- (५) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदद्वारा तर्जुमा गरिएको प्राविधिक तथा व्यावसायिक माध्यमिक शिक्षा (टिएसइइ) सञ्चालनका लागि कुनै सामुदायिक माध्यमिक विद्यालयले आवेदन गरेमा नगर शिक्षा समितिको सिफारिसमा नगरपालिका प्रमुखले अनुमति प्रदान गर्न सक्नेछ । तर अनुमति दिनु अघि परिषदद्वारा तोकिएको मापदण्ड जाँचबुझ र एकिन गर्ने कार्य नगर शिक्षा समितिले गर्नुपर्नेछ ।
- (६) कुनै सामाजिक, परोपकारी वा कल्याणकारी संस्थाले मुनाफा नलिने उद्देश्य राखी विद्यालय सञ्चालन गर्न चाहेमा नगरपालिका प्रमुखसमक्ष आवेदन दिनुपर्नेछ । नगर कार्यपालिकाबाट सोको स्वीकृति लिई शैक्षिक गुठीअन्तर्गत विद्यालय स्थापना र सञ्चालन गर्नसक्नेछः को सट्टा देहायबमोजिम संशोधन गर्नेः

(१) कुनै नेपाली नागरिकहरूको समुदायले सामुदायिक विद्यालय वा नेपाली नागरिकले शैक्षिक गुठीअन्तर्गत संस्थागत विद्यालय खोल्न चाहेमा तोकिएको विवरण खुलाई वडा समितिको सिफारिससहित नगरपालिकामा अनुमतिको लागि निवेदन दिनुपर्नेछ ।

२) उपदफा (१) बमोजिम निवेदन परेमा सो निवेदनउपर शिक्षा शाखाबाट आवश्यक जाँचबुझ गर्दा निर्धारित मापदण्ड पूरा भई विद्यालय खोल्न अनुमति दिन मनासिब देखिएमा शिक्षा समितिको सिफारिसमा नगर कार्यपालिकाले अनुमति दिनेछ ।

३) यो दफा प्रारम्भ हुँदाका बखत कम्पनीको रूपमा सञ्चालनमा रहेका विद्यालयहरूले चाहेमा कम्पनी खारेज गरी शैक्षिक गुठीअन्तर्गत विद्यालय सञ्चालन गर्न नगरपालिकामा निवेदन दिन सक्नेछ ।

४) उपदफा (३) बमोजिम निवेदन परेमा शिक्षा शाखाले सो निवेदन उपर १५ दिन भित्र आवश्यक जाँचबुझ शिक्षा समितिमा रायसहित आवेदन पेस गर्नेछ र माग बमोजिम विद्यालय सञ्चालन गर्न शिक्षा समितिको सिफारिसमा नगरकार्यपालिकाले निर्णय गरी पुनः अनुमति तथा स्वीकृति दिनेछ ।

५) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदद्वारा तर्जुमा गरिएको प्राविधिक तथा व्यावसायिक माध्यमिक शिक्षा (टिएसइइ) सञ्चालनका लागि कुनै सामुदायिक माध्यमिक विद्यालयले आवेदन गरेमा नगर शिक्षा समितिको सिफारिसमा नगरकार्यपालिकाले अनुमति प्रदान गर्न सक्नेछ। तर अनुमति दिनु अघि परिषदद्वारा तोकिएको मापदण्ड जाँचबुझ र एकिन गर्ने कार्य नगर शिक्षा समितिले गर्नुपर्नेछ ।

८) कुनै सामाजिक, परोपकारी वा कल्याणकारी संस्थाले मुनाफा नलिने उद्देश्य राखी विद्यालय सञ्चालन गर्न चाहेमा नगरपालिकामा आवेदन दिनुपर्नेछ। नगर कार्यपालिकाबाट सोको स्वीकृति लिई शैक्षिक गुठीअन्तर्गत विद्यालय स्थापना र सञ्चालन गर्न सक्नेछ ।

४.मूल ऐनको दफा १६ को उपदफा (१)(ग, (छ) (ज)को सट्टा देहायबमोजिमको संशोधन गर्ने र क१ थप गर्ने:

(क१) नगर उपप्रमुख: सदस्य

(ग) नगर कार्यपालिकाका महिला वा दलित समेत २ जना सदस्यहरू — सदस्य

(छ) समाजसेवी, शिक्षाप्रेमी वा चन्दादाताहरूमध्येबाट नगर कार्यपालिकाले मनोनीत गरेको तिन जना — सदस्य

(ज) शिक्षा अधिकृत — सदस्य सचिव

५.मूल ऐनको दफा १६ को उपदफा (३)को उपदफा (१) अनुसार नियुक्त सदस्यले पदीय आचरण पूरा नगरेमा नगर कार्यपालिकाले जुनसुकै समयमा पनि हटाउन सक्नेछ । तर त्यसरी हटाउन वा बर्खास्त गर्नु अघि सफाइ दिने मौकाबाट बञ्चित गरिने छैन: को सट्टा देहाय बमोजिमको संशोधन गर्ने:

(३) उपदफा (१) अनुसार नगर शिक्षा समितिका मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ । नियुक्त सदस्यले पदीय आचरण पूरा नगरेमा नगर कार्यपालिकाले जुनसुकै समयमा पनि हटाउन सक्नेछ । तर त्यसरी हटाउन वा बर्खास्त गर्नु अघि सफाइ दिने मौकाबाट बञ्चित गरिने छैन ।

६. मूल ऐनको दफा १६को उपदफा (४)(फ) पछि देहाय बमोजिमको (फ१) थप गर्ने:

फ१) नगरपालिकाभिन्न कार्यरत वा काम गर्न इच्छुक गैरसरकारी संस्थाहरूको परिचालन, नियमन र अनुगमन गर्ने .

७. मूल ऐनको दफा १९को उपदफा (१) (क) समितिका सदस्यहरूले (ख) र घ) मध्येबाट छानेको व्यक्ति —अध्यक्ष को सट्टा देहाय बमोजिम संशोधन गर्ने:

(१) (क) समितिका सदस्यहरूले(ख), घ) र (ङ) मध्येबाट छानेको व्यक्ति — अध्यक्ष

८. मूल ऐनको दफा १९को उपदफा (१) (ग) विद्यालय रहेको वडाका जनप्रतिनिधिहरूमध्येबाट वडाध्यक्ष वा निजले तोकेको एकजना —सदस्य  
(घ) विद्यालयका संस्थापक, बुद्धिजिवी, चन्दादाताहरूमध्येबाट वडा समितिले मनोनीत गरेको एकजना महिला सहित दुई जना सदस्य को: *सट्टा देहाय बमोजिम संशोधन गर्ने:*

ग) विद्यालय रहेको वडाका जनप्रतिनिधिहरूमध्येबाट वडाध्यक्षले तोकेको एकजना-  
सदस्य

घ) विद्यालयका संस्थापक, बुद्धिजिवी, चन्दादाताहरूमध्येबाट वडा समितिले मनोनीत गरेको एकजना —सदस्य

९.मूल ऐनको दफा १९को उपदफा (१) (ङ) पछि देहायको ड१ थप गर्ने:

ड१) सम्बन्धित विद्यालयका शिक्षकहरूले आफूहरूमध्येबाट छानी पठाएको एकजना — सदस्य

१०. मूल ऐनको दफा १९को उपदफा (४) (च) स्वीकृत दरबन्दी अनुसारका शिक्षकहरूको खोजी गरी काममा लगाउने तथा नगरपालिकाबाट स्वीकृत दरबन्दीमा कर्मचारीको व्यवस्थापन गर्ने को: *सट्टा देहाय अनुसार संशोधन गर्ने:*

च) स्वीकृत दरबन्दी अनुसारका शिक्षक तथा कर्मचारीहरूलाई काममा लगाउने,

११. मूल ऐनको दफा २४ शिक्षकको नियुक्ति: (१) विद्यालयमा कायम भएको रिक्त दरबन्दी शिक्षक पदमा करार नियुक्तिको व्यवस्था देहाय बमोजिमको छनौट समितिबाट हुनेछ:

(क) सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष -संयोजक

(ख) विषयगत रोष्टर मध्येबाट नगर शिक्षा समिति अध्यक्षले तोकेको विषय विज्ञ एक जना -सदस्य

(ग) नगरपालिकाको शिक्षा अधिकृत - सदस्य

(घ) सम्बन्धीत विद्यालयको प्रधानाध्यापक -सचिव

(२) समितिले आफ्नो कार्यविधि नगर शिक्षा समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

को: सट्टा देहाय बमोजिम संशोधन गर्ने:

२४. शिक्षकको नियुक्ति: (१) विद्यालयमा कायम भएको रिक्त दरबन्दी शिक्षक तथा कर्मचारीको पदमा करार नियुक्तिको व्यवस्था देहाय बमोजिमको स्थानीय शिक्षक सेवा आयोगबाट हुनेछ:

क) सङ्घीय, प्रदेश तथा स्थानीय निजामति सेवामा उपसचिव वा सोभन्दा माथिल्लो पद वा उपप्राध्यापक वा सो भन्दा माथिल्लो पद वा माध्यमिक शिक्षक द्वितीय श्रेणी वा सो भन्दा माथिल्लो पदबाट सेवा निवृत्त भई कम्तीमा कम्तीमा बीस वर्षको अनुभवसहित स्नातकोत्तर गरेको नगरकार्यपालिकाबाट मनोनीत व्यक्ति — अध्यक्ष

ख) माध्यमिक तहमा कम्तीमा दश वर्ष सेवा गरेको शिक्षक बहालवाला तथा निवृत्त शिक्षक वा शिक्षा क्षेत्रमा कम्तीमा दश वर्ष अध्ययन अनुसन्धानमा संलग्न भई कम्तीमा स्नातकोत्तर गरेको शिक्षाविद् तथा समाजसेवीमध्येबाट कम्तीमा एकजना महिलासहित नगरकार्यपालिकाबाट मनोनीत व्यक्ति दुइजना— सदस्य

२) उपदफा(१)अनुसार गठन भएको आयोगका अध्यक्ष र सदस्यहरूको पदावधि पाँच वर्ष हुनेछ। तर तोकिएको जिम्मेवारी पूरा नगरेमा कार्यपालिकाले जुनसुकै बखत हटाउन सक्नेछ। निजलाई हटाउनु पूर्व सफाइको अवसरबाट बञ्चित गरिने छैन ।

३) उपदफा (१) बमोजिम गठित आयोगको सचिवको रूपमा शिक्षा शाखाका प्रमुख वा प्रमुखको जिम्मेवारी तोकिएको कर्मचारीले गर्नेछ ।

४) आयोगको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।

५) आयोगबाट विद्यालय शिक्षक तथा कर्मचारीको करार नियुक्तिको लागि सिफारिश प्रक्रिया तोकिएबमोजिम हुनेछ ।

६) आयोगको आफ्नो कार्यविधि नगरकार्यपालिकाले निर्धारण गरे बमोजिम हुनेछ ।

७) आयोगको अध्यक्ष र सदस्यहरूको बैठक भत्ता र सेवा, सुविधा नगरकार्यपालिकाले तोकेअनुसार हुनेछ ।

८) आयोगको बैठकमा सम्बन्धित विषय विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।

१२. मूल ऐनको दफा २६को उपदफा (३) विशेष अवस्थामा बाहेक शिक्षकको सरुवा शैक्षिक सत्रको सुरु वा अन्त्यमा मात्र गरिनेछ। विशेष अवस्था भन्नाले निज सो विद्यालयमा रहन नसक्ने, विषयगत दरबन्दी आवश्यक नरहेको, स्वास्थ्य समस्या, पतिपत्नी सगैँ रही सेवा गर्न पाउने अवस्था वा अन्य चित्तबुझ्दो कारण समेत बुझिनेछः को सट्टा देहाय बमोजिम संशोधन गर्ने:

(३) विशेष अवस्थामा बाहेक शिक्षकको सरुवा शैक्षिक सत्रको सुरु वा अन्त्यमा मात्र गरिनेछ। विशेष अवस्था भन्नाले निज सो विद्यालयमा रहन नसक्ने, विषयगत दरबन्दी आवश्यक नरहेको, स्वास्थ्य समस्या, पतिपत्नीसगैँ रही सेवा गर्न पाउने अवस्था, रिक्त दरबन्दीमा तत्काल पदपूर्ति गर्नुपर्ने अवस्था वा अन्य चित्तबुझ्दो कारणसमेत बुझिनेछ

१३. मूल ऐनको दफा ३० को कार्यसम्पादन करार सम्झौता गर्नुपर्ने: शिक्षालाई प्रभावकारी बनाउन देहायअनुसार कार्यसम्पादन करार सम्झौताको प्रक्रिया अवलम्बन गर्नुपर्नेछ ।

(१) नगरपालिका अध्यक्षको रोहवरमा प्रमुख प्रशासकीय अधिकृतले शिक्षा शाखा हेर्ने अधिकृतसँग, शिक्षा अधिकृतले सबै विद्यालयका प्रधानाध्यापकसँग, प्रधानाध्यापकले आफ्ना मातहतका सबै शिक्षकहरूसँग सम्पादन करार सम्झौता गर्नुपर्नेछ...को सट्टा देहाय बमोजिम संशोधन गर्ने:

२) कार्यसम्पादन करार सम्झौता गर्नुपर्ने: शिक्षालाई प्रभावकारी बनाउन र विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न देहायअनुसार कार्यसम्पादन करार सम्झौताको प्रक्रिया अवलम्बन गर्नुपर्नेछ ।

३) नगरपालिका अध्यक्षको रोहवरमा प्रमुख प्रशासकीय अधिकृतले सबै विद्यालयका प्रधानाध्यापकसँग, प्रधानाध्यापकले आफ्ना मातहतका सबै शिक्षकहरूसँग कार्यसम्पादन करार सम्झौता गर्नुपर्नेछ ।

१४. मूल ऐनको दफा ३५को उपदफा(४) आधारभूत तहसम्मको शिक्षाका लागि स्थानीय आवश्यकतामा आधारित बढीमा १०० पूर्णाङ्क वा ४ क्रेडिट आवर बराबरको स्थानीय थप विषयको स्थानीय पाठ्यक्रम प्रयोगमा ल्याउन सक्नेछ । यसको लागि पाठ्यपुस्तक विद्यालय व्यवस्थापन समितिले निर्णय गरी लागू गर्न सक्नेछः को सट्टा देहाय बमोजिम संशोधन गर्ने:

(४) आधारभूत तहसम्मको शिक्षाका लागि स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रम संरचनाअनुसार स्थानीय थप विषयको स्थानीय पाठ्यक्रम प्रयोगमा ल्याउन सक्नेछ । यसको लागि पाठ्यपुस्तक विद्यालय व्यवस्थापन समितिले निर्णय गरी लागू गर्न सक्नेछ ।

१५.मूल ऐनको दफा ३५को उपदफा(१)(घ)को सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक वा स्रोत व्यक्ति —सदस्यः को सट्टा देहाय बमोजिम संशोधन गर्ने:

घ) सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक (शाखा अधिकृत) — सदस्य

१६. मूल ऐनको दफा ३४ को नगरपालिका क्षेत्रभित्र पर्ने विद्यालयहरूमा राष्ट्रिय र प्रदेशस्तरको परीक्षा सञ्चालन तथा समन्वयको लागि देहायको एक परीक्षा सञ्चालन तथा समन्वय समिति रहनेछः

(क) शिक्षा समितिको अध्यक्ष — अध्यक्ष

(ख) प्रमुख प्रशासकीय अधिकृत — सदस्य

(ग) जिल्ला प्रशासन कार्यालयको अधिकृत प्रतिनिधी — सदस्य

(घ) प्रमुख, सम्बन्धित स्थानीय तहमा रहेको प्रहरी कार्यालय — सदस्य

(ङ) शिक्षा अधिकृत — सदस्य सचिव

(१) परीक्षा सञ्चालनतथा समन्वय समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

(२) स्थानीय तहको क्षेत्रधिकार बाहिरको शैक्षिक तहको परीक्षा सञ्चालन गर्न सम्बन्धित निकायबाट भएको व्यवस्थाबमोजिम समितिले सहजीकरण र समन्वय गर्नेछ



(३) कक्षा ५ र कक्षा ८ को परीक्षा सञ्चालन कार्यपालिकाबाट स्वीकृत मापदण्ड बमोजिम समितिले गर्नेछ । यसका लागि सम्बन्धित कक्षाका विद्यार्थीहरूबाट परीक्षामा लाग्ने खर्च प्राप्त गर्न परीक्षा शुल्क लिन सक्नेछ ।

(४) उपदफा २ र ३ बाहेकको कक्षाहरूको परीक्षा विद्यालय व्यवस्थापन समितिको निर्देशनमा प्रधानाध्यापकले गर्नेछ: *को सट्टा देहाय बमोजिम संशोधन गर्ने:*

४४.नगरपालिकाअन्तर्गतका विद्यालयहरूमा नगरपालिका स्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि देहाय बमोजिमको एक परीक्षा समिति रहनेछ:

क) शिक्षा शाखा प्रमुख

— अध्यक्ष

ख) प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकहरूमध्येबाट कम्तीमा एकजना महिला पर्ने गरी नगर शिक्षा समितिबाट मनोनीत तीन जना — सदस्य

ग) शिक्षा शाखाका शाखा अधिकृत — सदस्य सचिव

१) परीक्षा समितिको बैठकसम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ। समितिको बैठकमा सम्बन्धित विषय विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ। समितिका पदाधिकारीहरूको बैठक भत्ता कार्यपालिकाले तोकेअनुसार हुनेछ।

२)स्थानीय तहको क्षेत्रधिकार बाहिरको शैक्षिक तहको परीक्षा सञ्चालन गर्न सम्बन्धित निकायबाट भएको व्यवस्थाबमोजिम समितिले सहजीकरण र समन्वय गर्नेछ ।

३) नगरस्तरीय परीक्षा सञ्चालन कार्यपालिकाबाट स्वीकृत मापदण्डबमोजिम समितिले गर्नेछ। यसका लागि संस्थागत विद्यालयका विद्यार्थीबाट परीक्षा शुल्क लिन सक्ने छ ।

४) नगरपालिकाबाट नगरस्तरीय सञ्चालन गर्ने भनी तोकिएका बाहेकका कक्षाहरूको परीक्षा विद्यालय आफैले सञ्चालन तथा व्यवस्थापन गर्नेछ ।

१७. मूल ऐनको दफा ४९को उपदफा (२) विद्यालयको खाता सञ्चालन प्रधानाध्यापक र लेखा हेर्ने कर्मचारीको संयुक्त दस्तखतबाट सञ्चालन गर्नुपर्नेछ: *को सट्टा देहाय बमोजिम संशोधन गर्ने:*

(२) विद्यालयको खाता सञ्चालनका लागि नगरपालिकाले तोकेको बैङ्कमा प्रधानाध्यापक र लेखा हेर्ने कर्मचारी वा शिक्षकको संयुक्त दस्तखतबाट सञ्चालन गर्नुपर्नेछ । तर प्राथमिक तह कक्षा (१-५) सम्म सञ्चालित विद्यालयहरूको हकमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको सदस्य र प्रधानाध्यापकको संयुक्त दस्तखतबाट सञ्चालन गर्नुपर्नेछ ।

१८.मूल ऐनको दफा ५०को उपदफा (१) सबै विद्यालयहरूले नियमित रूपमा आर्थिक वर्ष समाप्त भएको पहिलो चौमासिकभित्र नगर शिक्षा समितिले तोकेको रजिष्ट्रार लेखा परीक्षकबाट लेखा परीक्षण गराउनुपर्नेछ: *को सट्टा देहाय बमोजिम संशोधन गर्ने:*

(३) सबै विद्यालयहरूले नियमित रूपमा आर्थिक वर्ष समाप्त भएको पहिलो चौमासिक भित्र नगरपालिकाले तोकेको रजिष्ट्रार लेखा परीक्षकबाट लेखा परीक्षण गराउनुपर्नेछ ।

१९. मूल ऐनको दफा ५० को उपदफा (३) को विद्यालयले विद्यार्थीलाई कुनै कक्षामा भर्ना गर्दा एक पटक भर्ना शुल्क लिइसकेपछि पुनः सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्नको लागि कुनै किसिमको शुल्क लिन पाउने छैन: *को सट्टा देहाय बमोजिम संशोधन गर्ने:*

(३) संस्थागत विद्यालयले विद्यार्थीलाई कुनै कक्षामा भर्ना गर्दा एक पटक भर्ना शुल्क लिई सकेपछि पुनः सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्नको लागि कुनै किसिमको शुल्क लिन पाउने छैन ।

आज्ञाले,

(डा.लोकबहादुर लोप्चन)

प्रमुख प्रशासकीय अधिकृत